



इलाम नगरपालिका

इलाम नगरपालिकाको राजपत्र

खण्ड : २

सङ्ख्या : ७

मिति : २०७९।०।०८

भाग २

इलाम नगरपालिकाको कार्यपालिका बैठकबाट पारित कृषकहरुलाई गाई खरिदमा अनुदान कार्यविधि, २०७९
सर्वसाधारण सबैको जानकारीको लागि प्रकाशित गरिएको छ ।

इलाम नगरपालिका

कृषकहरुलाई गाई खरिदमा अनुदान कार्यविधि, २०७९

कार्यपालिकाबाट स्वीकृत मिति : २०७९।०।०८
प्रमाणीकरण मिति : २०७९।०।०८

प्रस्तावना

इलाम नगरपालिकाका अधिकांस जनता कृषक भएका तथा गाई पालन गरि दुध तथा दुग्ध जन्य पदार्थ उत्पादन गरि आर्थिक उपार्जन गर्दै आएका छन् । जनताको जीवित स्तर उकास्न दुध तथा दुग्ध पदार्थको वृद्धि गरि जनताको आर्थिक स्तर सक्षम बनाउने उद्देश्य रहेकोले यो कृषकहरुलाई गाई खरिदमा अनुदान कार्यक्रम लागु गरिएको छ ।

परिच्छेद -१

१ संक्षिप्त नाम र प्रारम्भ ः

क) यो कार्यविधिको नाम कृषकहरुलाई गाई खरिदमा अनुदान कार्यविधि २०७९ रहेको छ ।

ख) यो कार्यविधि स्वीकृत भएको मितिदेखि प्रारम्भ हुनेछ ।

२ परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा ,

क) नगरपालिका भन्नाले इलाम नगरपालिकालाई सम्झनु पर्दछ ।

ख) नगरकार्यपालिका भन्नाले स्थानीय कार्यपालिका संञ्चालन ऐन २०७४ वमोजिम गठित इलाम नगरपालिका नगरकार्यपालिका सम्झनु पर्दछ ।

ग) वडा समिती भन्नाले स्थानिय पालिका संञ्चालन ऐन २०७४ वमोजिम इलाम नगरपालिमा गठित वडा समितीहरु सम्झनु पर्दछ ।

घ) पशुपक्षी विकास शाखा भन्नाले इलाम नगरपालिका नगरकार्यपालिका अन्तगत पशुपक्षी विकास शाखा सम्झनु पर्नेछ ।

ङ) मन्त्रालय भन्नाले संघ तथा प्रदेश कृषि मन्त्रालय सम्झनु पर्दछ ।

च) अनुदान भन्नाले नगरपालिकाले कृषकहरुलाई गाई खरिद गर्न तथा गरेवापत प्रदान गर्ने रकम सम्झनु पर्दछ ।

छ) कृषक भन्नाले इलाम नगर क्षेत्र भित्र कृषी तथा पशुपालन व्यवसाय गरि वस्ने कृषकहरुलाई सम्झनु पर्दछ ।

परिच्छेद -२

उद्देश्य विशेषता एवं उपलब्धिहरु

३ उद्देश्य- यस कार्यक्रमको उद्देश्य कृषकहरुलाई गाईपालन तर्फ उत्पेरित गरि नगरलाई दुध तथा दुग्ध जन्य पदार्थ उत्पादनमा आत्मनिर्भर बनाई निकासी समेत गरि कृषकको आर्थिक स्थिती मजबुद पार्ने ।

४ विशेषताहरु - कृषकहरुलाई गाईपालनतर्फ आर्कषण बढ्ने

कृषकको लागत साझेदारी रहने हुदा स्थायीत्व हुने ।

दुध तथा दुग्ध जन्य पदार्थको उत्पादन तथा उपयोगमा बृद्धिहुने ।

व्यवसायिक गाईपालक कृषकहरुको संख्यामा बृद्धिहुने ।

५ अपेक्षित उपलब्धिहरु- यस कार्यक्रमको सञ्चालनबाट देहाय बमोजिमका उपलब्धी हासिल हुनेछन् ।

नगरक्षेत्रमा दुधालु गाईको संख्यामा बृद्धि भई दुधको उत्पादनमा बृद्धि हुने ।

रोजगारको सृजना हुने

डेरीहरुको संख्यामा बृद्धि हुने

कृषकहरुको आर्थिक स्तरमा सुधारहुने

परिच्छेद -३

अनुदान सञ्चालन प्रकृया

६ गाई वितरण अनुदान सञ्चालन प्रकृया

१) इलाम नगर क्षेत्रलाई एउटा पकेट मानी सबै वडाहरुमा कार्यक्रम सञ्चालन गरिनेछ ।

२) वडा नं. ७ मा ५ वटा र अन्य वडाहरुमा प्रति वडा १० वटाका दरले अनुदान दिइनेछ ।

३) गाईपालन गरिरहेका किसानहरुलाई मात्र अनुदान दिइनेछ । (कम्पनी ,समुह, संस्था बाहेक)

४) एक किसान परिवारलाई एउटा गाई खरिदको लागीमात्र अनुदान दिइनेछ ।

५) ६०,००० भन्दा माथिको गाई खरिद गर्ने किसानलाई मात्र अनुदान दिने ।

६) प्रति गाई रु ३०,००० का दरले मात्र अनुदान दिने ।

७) नगरपालिकाबाट अनुदान लिई गाई पालन गर्न चाहने किसानहरुको लागी नगरपालिकाले १५ दिनको म्याद दिई सुचना प्रकाशन गर्ने छ । सुचना प्रकाशन भएपछि इच्छुक कृषकहरुले अनुसुचि र बमोजिमको निवेदन भरि अनुसुचि १ मा उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।

८) प्राप्त निवेदनहरुमध्ये सम्बन्धित वडा समितिले परिच्छेद ४ को आधारमा विगत ३ वर्ष यता कुनै निकाय संस्थाबाट गाई पालन सम्बन्धि कुनै पनि अनुदान नलिएका किसानहरु मध्यवाट अनुदान ग्राहिको छनोट गरि नगर कार्यपालिकालाई सिफारिस गर्नेछ र नगर कार्यपालिकाले वडाबाट सिफारिस भई आएको कृषकहरुको नामावली अनुमोदन गर्नेछ ।

९) छनोट भएका कृषकहरुले अनुसुचि ३ बमोजिम नगरकार्यपालिका संग सम्झौता गर्नु पर्ने छ ।

१०) सम्झौताको कार्य सम्पन्न भएपछि छनोट भएका किसानहरुले वडाध्यक्ष स्वयम् वा वडाध्यक्षले तोकेको वडा सदस्य र नगरकार्यपालिकाको पशु प्राविधिकहरुको प्रत्यक्ष अनुगमन र सुपरीवेक्षणमा परिच्छेद ५ को मापदण्ड पुरा भएको गाई खरिद गर्नु पर्ने छ ।

११) दफा १० बमोजिम अनुगमन तथा सुपरीवेक्षण समितिले गाई खरिद संग सम्बन्धित बील भरपाई र फोटो र बिमा पोलेसीको प्रतिलिपी प्रमाणीत गरि भुक्तानिको लागी प्रकृया अघि बढाउन वडा समितिलाई सिफारिस गर्ने छ

१२) दफा ११ बमोजिमको प्रतिवेदन समेतको आधारमा वडा समितिले निर्णय गरि निर्णयकोप्रतिलिपी सहित अनुसुचि ४ बमोजिमको ढांचामा नगरकार्यपालिकालाई सिफारिस गरेपछि मात्र नगरकार्यपालिकाले एकमुस्ट अनुदान रकम सम्बन्धित किसानको बैंकखातामा जम्मा हुनेगरि भुक्तानी दिनेछ ।

१३) अनुदान प्राप्त गर्ने किसानले नियमित रुपमा पशु प्राविधिकको सुपरीवेक्षणमा गाई पालन गर्नु पर्नेछ ।

१४) गाई खरिद गरेको एक बर्षसम्म सम्बन्धित किसानले चौमासिक रुपमा वडा समिति मार्फत प्रतिवेदन कार्यालयमा दिनु पर्नेछ । दुई बर्षसम्म अनिवार्य रुपमा गाई पालन गर्नुपर्नेछ । सो नगरेमा अनुदान रकम र सोको व्याज सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।

१५) अनुदान प्राप्त गर्ने कृषकलाई नगरपालिकाको कार्यालयबाट दिईने सल्लाह सुझाव तथा निर्देशन पालन गर्नु सम्बन्धित कृषकको व्यवसायिक कर्तव्य हुनेछ ।

१६। अनुदान लिने किसानहरु को मागका आधारमा निजलाइ कर्जा उपलब्ध गराउन नगरपालकाले बैंक तथा वित्तीय संस्थाहरु संग समन्वय र सहकार्य गर्ने छ।

१७। गाइ पालनको अनुदान लिएका उत्कृष्ट किसानहरुको छनोट गरि पुरस्कृत गर्न सकिने छ ।

परिच्छेद -४

कृषक छनोटको आधार

७) दफा ८ बमोजिम अनुदान प्राप्त गर्ने किसानहरुको छनोट गर्दा देहायका आधारहरुलाई अनिर्वाय अनुसरण गर्नु पर्नेछ । वडा समितिले अनुदानको लागी किसानहरुको छनोट गरि पठाउदा प्रत्येक किसानको छनोटको आधार पनि उल्लेख गर्नु पर्नेछ ।

(क) आर्थिक रुपमा विपन्न परिवार

(ख) गाईपालन गरिरहेको तथा गाई पालनलाई निरन्तरता दिने परिवार

(ग) विदेशबाट फर्कीएको तथा दूधन्द पिडीत परिवार

(घ) पर्याप्त घाँस खेती गरेको वा घासको उपलब्धता भएको परिवार

(ङ) गाई पालन सम्बन्धि तालिम लिएको वा ज्ञान भएको परिवार

(च) दुध बिक्रीको लागी पंहुच भएको तथा समाजमा उत्प्रेरण जगाउने परिवार

छ० न्यूनतम ५ रोपनी आफ्नो वा एकाघरको परिवारको नाममा रहेको वा लिजमा लिएको वा कुनै शर्तमा भोगचलन गरिरहेको परिवार

परिच्छेद ५

८) अनुदानका लागी छनोट भएका किसानले देहायका मापदण्ड अनिर्वाय रुपमा पुरा गरेको गाई मात्र खरिद गर्नु पर्नेछ ।

१) पहिलो बेत देखी तेस्रो वेत सम्मको हुनु पर्ने

२) प्रस्ट जातिय गुण देखिने हुनुपर्ने

३) कुनै रोग लागेको हुनुहुने

४) दैनिक न्यूनतम ६ लि भन्दा वढी दुध दिने हुनुपर्ने

१८) यस कार्यविधिको कार्यान्वयनमा उत्पन्न बाधा अड्काउ फुकाउने अधिकार नगरकार्यपालिकालाई हुनेछ ।

१९) गाई अनुदान सम्बन्धमा यस अघि भएका कार्यहरु यसै कार्यविधि बमोजिम भएको मानिनेछ ।

अनुसुची १

गाई खरिदमा अनुदान प्राप्त गर्न सुचना प्रकाशन गएपछि किसानहरुले अनुदान प्राप्तगर्न अनुसुचि २ बमोजिमको निवेदनको साथ निम्न कागजात सम्लग्न राख्नु पर्नेछ

१) निवेदकको नेपालि नागरिकताको प्रतिलिपी

२) इलाम नगरपालिका क्षेत्रमास्थायी बसोवास खुल्ने कागजात

३) तिरो तिरेको रसिदको प्रतिलिपी

४) जग्गा धनिपुर्जाको प्रतिलिपी वा लिजमा लिएको वा कुनै शर्तमा लिएको भए करार सम्झौताको प्रतिलिपी

५) रु १० को निवेदन दर्ताको रसिद

६) अन्य कागजातहरु

अनुसुचि २

श्रीमान् प्रमुख ज्यु ,इलाम नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, इलाम ।

फोटो

मार्फत : श्रीमान् वडाध्यक्षज्यु , इलाम नगरपालिका , नं. वडा कार्यालय इलाम ।

बिषय :- गाई खरिदमा अनुदान उपलब्ध गरि पाउ ।

महोदय,

इलाम नगरपालिकाले आ. ब. २०७९÷०८० मा सँचालन हुने कृषकहरुलाई गाई खरिदमा अनुदान कार्यक्रमको लागि तोकिएको शर्त परिपालन गर्ने गरी प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना अन्तर्गत आ व २०७९÷८० मा नयां गाई भैसी पकेट विकास कार्यक्रम (५८५÷२२५२२) र नगरस्तरिय कृषकहरुलाई गाई खरिदमा अनुदान कार्यक्रम (३८५÷३११३१) बाट अनुदान सहयोग पाउनको लागि यो निवेदन पेश गरेको छु । निवेदन दस्तुर रु १० को रसिद सँलग्न छ ।

निवेदकको

सहि.....

नाम थर

ठेगाना

गाउँ-टोल

सम्पर्क नं

निम्न

श्रनिवेदकको उल्लेखित बसोबास रहेको वडा ,गाउँ-टोलको नाम .ं.....

श्रगाईपालन गरिने जग्गा र घाँस रोप्ने जग्गाको विवरण कि . न. क्षेत्रफल (धनिपुर्जा र चालु आ. ब को सम्पतिकर वा मालपोत रसिदको छायाँप्रति सँलग्न गर्ने)

श्रनिवेदकको परिवार सँख्या.....र गाईपालनमा प्रत्यक्ष सहयोग गर्ने घरपरिवारको नाम

.....

(क) नाम

..... उमेर,बर्ष, फोन नं.....नाता.....

(ख) नाम,उमेर,बर्ष, फोन

नं.....नाता.....

(ग) नाम,उमेर,बर्ष, फोन

नं.....नाता.....

श्रगाई पालन ब्यवसाय अनुदानका लागि कहाँबाट कस्तो जातको कति रुपैयामा गाई खरिद गरी ल्याउने योजना छ ।

.....

बिगतमा गाई पालन सम्बन्धी तालिम लिएको छ छैन ? गाई पालन सम्बन्धी अनुभव प्राप्त छ ?

.....

श्रहालसालै गाई पालन सम्बन्धी नयाँ प्रविधि तथा सुचना र प्राबिधिक परामर्श सम्बन्धी प्राबिधिकहरुबाट सरसल्लाह लिएको छ छैन ? लिएको भए पशु प्राबिधिकको नाम र सम्पर्क नं. लेख्नु पर्ने ।

.....

पशु बिमा सम्बन्धी जानकारी लिएको छ छैन ? लिएको भए बिमा कम्पनि र बिमा कम्पनिको प्रतिनिधिको नाम तथा सम्पर्क नं. लेख्नु पर्ने

.....

गाई पालनबाट उत्पादित दुध दहि घिउ पनि कुराउनी गहुत गोवर खरिद गरिदिने ब्यक्तिm सँस्था वा फार्म पहिचान गरेको छ छैन ? भए नाम उल्लेख गर्ने

.....

विगत ३ बर्ष यता कुनै सरकारी निकाय वा संस्थाबाट अनुदान रकम लिएको छ छैन ?.....

श्रआफ्नो घरदेखी नजिकमा कृषी सहकारी सँस्था छ छैन ? नजिकको सहकारी सँस्थाबाट परामर्श लिएको भए

परामर्श दिनेको नाम र सम्पर्क नम्बर

उपप्रमुख सीप बिकास कार्यक्रम सम्बन्धि जानकारी लिएको छु छैन ? जानकारी लिएको भए जानकारी दिने महिला वडा सदस्यको नाम र सम्पर्क नं.

शर्तः-

गाई पालन ब्यवसाय अनुदान कार्यक्रममा ब्यावसायिक रुपमा गाई पालन गर्ने किसानहरुलाई सहभागी गराईने छ र एक किसान परिवार १ गाई खरिदको लागि मात्र अनुदान उपलब्ध हुने छ ।

अनुदान सहयोग पाउने किसानले रु ६० हजार भन्दा बढी मुल्य पर्ने गाई खरिद गर्नु पर्ने छ , नगरपालिकाबाट प्रति गाई रु ३० हजार अनुदान उपलब्ध हुने छ । श्रगाई खरिद प्रक्रियामा वडाध्यक्ष स्वयम वा वडा अध्यक्षले तोकेको सदस्य तथा पशु प्रविधिकहरुको प्रत्यक्ष अनुगमन र सुपरीवेक्षणमा खरिद गरी वडा समितिको सिफरिसमा नगरपालिकाबाट अनुदान उपलब्ध हुने छ ।

अनुदान सहयोगमा खरिद गरिएको गाईको बिमा अनिवार्य गराउनुपर्ने छ र नियमित रुपमा पशु प्राविधिकको सुपरीवेक्षणमा गाईपालन गरि १ बर्षसम्म चौमासिक रुपमा वडा समिति मार्फत प्रतिवेदन दिनु पर्नेछ ।

अनुदान सहयोगमा खरिद गरिएको गाई २ वर्षसम्म सम्बन्धित कृषकले नै पालन गर्नु पर्नेछ , सो नगरेमा अनुदान रकम र सोको ब्याजसहित सावोँ रकम कार्यालयमा फिर्ता गर्नु पर्ने छ ।

अनुसुची ३

इलाम नगरपालिको आ. ब. २०७९।०८० को वार्षिक स्वीकृत संघीय ससत प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना अन्तगत आ व २०७९÷०८० मा नयाँ गाई भैसी पकेट विकास कार्यक्रम (५८५।२२५२२) र नगरस्तरीय कृषकहरुलाई गाई खरिदमा अनुदान (३८५।३११३१) कार्यक्रम अनुसार लागत साझेदारीमा कृषकहरुलाई गाई खरिदमा अनुदान कार्यक्रम अनुसार इलाम नगरपालिका (यस पछि प्रथम पक्ष भनिने) र श्री(यस पछि दोस्रो पक्ष भनिने) का बिच तपसिल बमोजिमका शर्तशरु पालना गरी कार्यक्रम सँचालन गर्न यो द्घिपक्षिय सम्झौता गरिदियोँ ःलियोँ ।

इति सम्वत्साल.....महिना.....गतेरोज शुभम् ।

तपसिल

१) उल्लेखित योजना सम्झौताबाट मितिमा गरि सक्नु पर्नेछ ।

२) अनुदान सम्बन्धि कार्यक्रम ःउदेश्यका लागि मात्र प्रयोग हुने छ । अन्य कार्यमा प्रयोग गर्न पाईने छैन ।

३) प्रथम पक्षले गाई खरिद कार्यक्रम सँचालनको लागि दोस्रो पक्षले पेश गरेको ब्यवसायिक योजना बमोजिम निम्न कुर्याकलापहरुका लागि उपलब्ध गराउनेछ ।

सि न	क्रियाकलापहरु	अनुमानित लागत रु	प्रथम पक्षले ब्यहोर्ने	दोस्रो पक्षले ब्यहोर्ने	कैफियत
१	गाई खरिद	६०,०००	३०,०००	३०,०००	

४) दोस्रो पक्षले खरिद गरी ल्याएको गाईको सम्बन्धित वडाध्यक्ष तथा नगरपालिकाका प्राविधिकबाट अनिवार्य परीक्षण गराउनु पर्ने छ ।

५) दोस्रो पक्षले गाईको विमा अनिवार्य रुपमा गराउनु पर्नेछ ।

६) दोस्रो पक्षले यसरी अनुदानमा ल्याएको गाईको हेरचाह औषधि उपचार तथा व्यवस्थापन आफ्नै दायित्वमा गर्नु पर्नेछ र यसरी अनुदानमा

प्राप्त गरेको गाई २ बर्षसम्म बिक्रि बितरण गर्न पाइने छैन यदी बिक्रि गरेको वा मासेको पाईएमा सरकारी बांकी सोसरह असुल उपर हुनेछ ।

७) दोस्रो पक्षले अनुदानमा प्राप्त गरेको गाई बिभिन्न कारणले अनुत्पादक भएको खण्डमा नगरपालिकामा जानकारी गराई पशु प्राविधिकबाट चेक

जाँच गराई प्राविधिकले सिफारिस गरे पश्चात मात्र बिक्री गर्न पाईने छ तर त्यसको ठाँउमा नयां गाई खरिद गर्नु पर्ने छ ।

८) दोस्रो पक्षले कार्यक्रम सँचालन गर्दा प्राविधिकको निर्देशन प्रचलित ऐन नियम बमोजिम गर्नु पर्नेछ ।

९) गाईबाट प्राप्त दुध बिक्रिको जानकारी प्रत्येक चौमासीक रुपमा प्रगति नगरपालिकामा अनिवार्य बुझाउनु पर्नेछ ।

१०) सम्झौता बमोजिम कार्यक्रम सम्पन्न भएपछि अन्तिम भुक्तानीको लागि प्रमाणीत विल भरपाई फोटो सम्बन्धित कार्यलयको सिफरिस विमा

पोलेसीको प्रतिलिपी सहित अन्तिम एकमुस्त भुक्तानीको लागि निवेदन पेश गर्नु पर्ने छ ।

कार्यलयको जिम्मेवारी तथा पालना गरिने शर्तहरू)कार्यक्रम कार्यन्यनमा आवश्यकता अनुसार अनुगमन निरीक्षण कार्यलयको पशुपँक्षी बिकास शाखाबाट हुनेछ ।

उल्लेख नभएका कुराहरु प्रचलित कानुन बमोजिम हुनेछ र सम्झौतामा उल्लेखित शर्तहरुको ब्याख्या गर्ने सम्पूर्ण अधिकार

नगरपालिकामा निहित रहने छ ।यस्तो ब्यख्या तथा निर्णय अन्तिम हुनेछ ।

३) कषकहरुलाई गाई खरिदमा अनुदान कार्यविधि २०७९ मा उल्लेखित सम्पूर्ण शर्तहरु लागु हुनेछ ।

ब्यवसायीको तर्फबाट (दोस्रो पक्ष)

कार्यक्रम सँयोजककार्यालयको तर्फबाट (प्रथम पक्ष)

दस्तखत :-

रोहवरमा कार्यालयको तर्फबाट

दस्तखत :-

नाम थर :-

दस्तखत :-

नाम थर :-

ठेगाना

:-

नाम थर :-

पद

:-

सम्पर्क नं. :-

पद :-

मिति :-

मिति :-

मिति :-

अनुसुचि ४

श्री इलाम नगरपालिका ,

नगरकार्यपालिकाको कार्यालय इलाम ।

बिषय :- गाई पालक किसानहरुलाई अनुदानको लागी सिफारिस गरेको बारे ।

इलाम नगरपालिकाको आ व २०७९÷०८० को वार्षिक स्वीकृत किसानहरुलाई गाई खरिदमा अनुदान कार्यक्रम अन्तगत मितिगते प्रकाशित सुचना अनुसार यस कार्यालयमा पर्न आएका निवेदन उपर छानमीन गरि वडा समितिको मितिको निर्णयअनुसार कृषकहरुलाई गाई खरिदमा अनुदान कार्यविधि २०७९ बमोजिम निम्न किसानहरुलाई गाई खरिदमा अनुदान उपलब्ध गराउने प्रयोजनको लागी निम्नआधारमा छनोट गरि पठाइएको व्यहोरा सिफारिसका साथ अनुरोध छ ।

सिं. नं किसानको नाम थर ठेगाना सम्पर्क नं. छनोट गर्नुको आधार

.....

वडा अध्यक्ष

आजाले

गणेशकुमार खड्का

प्रमुख प्रशासकीय अधिकृत

